

# असल सञ्चार भनेको के हो ?

असल सञ्चार भनेको स्वभाविक रूपमा साभा बुझाई हासिल गर्न एक व्यक्ति तथा समुहबाट अर्को व्यक्ति तथा

समुहमा जानकारी प्राप्त गर्नु हो जहाँ एक अर्कोको इच्छा, विश्वास, मनसाय र ज्ञानलाई विचार गर्न आवश्यक हुन्छ। असल सञ्चारले द्वन्द्व संवेदनशील भएर आफ्ना अभिव्यक्तिहरू राख्नका लागि प्रेरणा प्रदान गर्दछ।

## सञ्चारको क्रममा श्रोता र वक्ताको दृष्टिकोण

**वक्ता :** कुराकानीको लागि के सान्दर्भिक छ भनेर थाहा पाउन श्रोताहरूले के जान्दछन् र के जानेका छैनन् भनेर सोचन आवश्यक हुन्छ।

**श्रोता :** कुराकानीलाई बुझ्न वक्ताको अनुमानित मनसाय र लक्ष्यको स्पष्टता हुनु आवश्यक हुन्छ।

## सद्भावपूर्ण समाजका लागि असल सञ्चार किन महत्वपूर्ण छ ?

सद्भावपूर्ण समाजका लागि असल सञ्चार महत्वपूर्ण छ किनकि यसले

- ✿ समझदारीलाई बढावा दिएर विश्वास बढाउँछ
- ✿ मतभेद तथा द्वन्द्वहरू समाधान गर्दछ र सामाजिक एकतालाई बढावा दिन्छ
- ✿ नागरिक संलग्नता बढाउँछ
- ✿ सामाजिक सम्बन्धहरूको पोषण गर्दछ
- ✿ सबैको भलाई हुने साभा लक्ष्यहरूको लागि सँगै काम गर्न प्रोत्साहान गर्दछ

## प्रभावकारी सञ्चारमा बाधा पुर्याउने कारकहरू

- ❖ पूर्वाग्रह, अनुनय र आकामकता
- ❖ भावनात्मक स्थिति
- ❖ फरक व्यक्ति तथा समुदायहरूका फरक सञ्चार शैलीहरू
- ❖ अरुको कुरा सुन्न नसक्नु र विमुख हुनु
- ❖ विश्वासको कमी
- ❖ सांस्कृतिक भिन्नता र भाषा को भिन्नता

## द्वन्द्व व्यवस्थापन / समाधानमा सञ्चारका रणनीतिहरू

**बार्गेन्ड** : पक्षहरू बीच प्रत्यक्ष वार्ताको माध्यमबाट द्वन्द्वको लागि सम्झौताको खोजी गर्ने ।

**मध्यस्थता** : एक तटस्थ तेस्रो पक्षद्वारा कुराकानीको सुविधा र सुभावहरु पेस गरेर विवादको समाधान गर्नको लागि प्रयास गर्ने ।

**फैसला** : एक तटस्थ तेस्रो पक्षद्वारा दुवै पक्षहरूको अध्ययन गरेर फैसलाबाट विवादको व्यवस्थापन गर्ने ।

## सम्झौतामा पुग्ने रणनीतिहरू

**स्रोतको विस्तार** : उपलब्ध स्रोतहरू वृद्धि गरेर दुवै पक्षले आफ्ना प्रमुख लक्ष्यहरू प्राप्त गर्न सक्दछन् ।

**ब्रिजिङ** : कुनै पनि पक्षले आफ्नो प्रारम्भिक मागहरू प्राप्त गर्दैन, तर दुवै पक्षको प्रमुख हितहरू पूरा गर्ने नयाँ विकल्पहरूको खोजी गरिन्छ ।

**मुद्दाहरूको प्राथमिकीकरण** : प्रत्येक पक्षले कम प्राथमिकताको मुद्दाहरूमा छुट दिएर प्रमुख मुद्दाहरूको समाधानमा सहमत हुने साभा आधार खोज्ने गरिन्छ ।

**लागत कटौती** : एक पक्षले आफूले चाहेको कुरा पाउँछ र अर्को पक्षलाई पर्ने नकारात्मक प्रभावहरू कम गरिन्छ ।

**गैर-विशिष्ट क्षतिपूर्ति** : एक पक्षले आफूले चाहेको कुरा पाउँछ र अर्को पक्षलाई असम्बन्धित मुद्दामा क्षतिपूर्ति दिइन्छ ।